

अर्थ मन्त्रालय विविध शीर्षकबाट भएको निकासा तथा रकमान्तर विवरण

(२०७६ साउन महिना)

निकासा गएको मन्त्रालय/निकाय	व.उ.शी.न.	बजेट शीर्षक	विवरण	रकम
श्री गृह मन्त्रालय	६०२०००१५३	आर्थिक सहायता	नेपाल सरकार (मन्त्रपरिषद) को मिति २०७६/०४/०६ र मिति २०७६/०४/१६ को निर्णय अनुसार मानव अधिकारवादी नेता टेकनाथ रिजाल सहित संलग्न लिष्ट बमोजिम १२ जना व्यक्तिहरूलाई आर्थिक सहायता उपलब्ध गराउन रकम निकासा।	५९०००००
श्री गृह मन्त्रालय	६०२०००१५३	आर्थिक सहायता	नेपाल सरकार (मं.प) को मिति २०७६/४/१६ को निर्णयानुसार कंचनपुर घटनामा घाइते अर्जुन भण्डाराको नियमित कुरुवा समेतको व्यवस्थापन खर्च बापत मासिक रु.२५ हजार राहत रकम जिल्ला प्रशासन कार्यालय कंचनपुर मार्फत उपलब्ध गराउने गरी गृह मन्त्रालयको नाममा निकासा।	३०००००
श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	६०२०००१८३	अन्य फिर्ता (वैदेशिक समेत)	सर्वोच्च अदालतको आदेश बमोजिम पुर्वी चौकी ५, डोटीका खोप पश्चात मृत्यु भएका ४ जना बालबालिकाको अभिभावकलाई जनही १० लाखको दरले क्षतिपूर्ति रकम उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निकासा।	४००००००
श्री गृह मन्त्रालय	६०२०००१५३	आर्थिक सहायता	धादिङ्ग जिल्ला बेनीघाट रोराङ निवासी श्री केशव विसुराललाई रु.३ लाख आर्थिक सहायता उपलब्ध गराउन मन्त्रपरिषदबाट मिति २०७६/०३/१२ मा निर्णय भएको तर निकासा भए पनि भुक्तानी आदेश नबनेको कारण रकम निकासा नभएकोले दोहोरो नपर्ने गरी उपलब्ध गराउन रकम निकासा।	३०००००
श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	६०२०००१२३	प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च	भ्रमण खर्च नियमावलीको अधिनमा रही भुक्तानी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू ९-११ जुलाई २०१९ रसियामा भएको कार्यक्रममा अस्वस्थका कारणले भाग लिन नसक्दाको टिकट रद्द खर्च र सोही कार्यक्रममा भाग लिन जानुभएका सहसचिको भ्रमण खर्च समेतको रकम भुक्तानी गर्ने प्रयोजनार्थ निकासा।	३१३२४५
रकमान्तर निकासा गएको मन्त्रालय/निकाय	व.उ.शी.न.	बजेट शीर्षक	विवरण	रकम
प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	६०२०००२२३	भैपरी आउने -साधारण प्रशासन	प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्ने प्रयोजनको लागि रकमान्तर निकासा।	१००००००
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय	६०२०००२२३	भैपरी आउने -साधारण प्रशासन	नेपाल सरकारको मिति २०७६-०३-०६ को निर्णय अनुसार गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको लागि रकमान्तर निकासा।	४७६५१८७